

# Psa

## Chapter 83

Nepali Interlinear

Reference: Nepali ERV

אל-	לָהּ	רָמִי-	אל-	אֱלֹהִים	לְאֶסְףָּ:	מִזְמוֹר	שִׁיר	1
किनभने-हेर्नुहोस्	हे-ईश्वर	र-न-जान्नुहोस्	न-थाक्नुहोस्	चुप-न-बस्नुहोस्	हे-परमेश्वर	भजन	आसापको-गीत	
<a href="#">H0408</a>		<a href="#">H1824</a>	<a href="#">H0408</a>	<a href="#">H0430</a>	<a href="#">H0623</a>	<a href="#">H4210</a>		
		אל:	תִּשְׁקֹט	ואל-	תְּהַרֵּשׁ			
		शिर-उठाएका-छन्	र-तपाईंलाई-घृणा-गर्नेहरूले	हल्ला-गर्छन्	तपाईंका-शत्रुहरूले			
		<a href="#">H0410</a>	<a href="#">H8252</a>	<a href="#">H0408</a>				

हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।

אֲמַשְׁנָאִים	יְהוָה	אֲוִיבִיךָ	הַגּוֹי	כִּי	2
—	सल्लाह-गर्छन्	र-तपाईंको-लुकेकाहरूको-विरुद्ध	छलकपटी-गोप्य-योजना-बनाउँछन्	तपाईंको-जनताको-विरुद्ध	
<a href="#">H8130</a>	<a href="#">H1993</a>	<a href="#">H0341</a>	<a href="#">H2009</a>		
				גִּשְׁאֵן	
				—	
				<a href="#">H5375</a>	

परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंके विरुद्ध योजनाहरू बनाउँदैछन् अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।

יְהוָה	סוֹד	יַעֲרִימוּ	עֲמִי	עַל-	3
—	फेरि-कहिल्यै-न-सम्झियोस्	र-इसाएलको-नाम	आओ-हामी-तिनीहरूलाई-जातिको-रूपमा-नाश-गर्ौं	तिनीहरूले-भने	
<a href="#">H3289</a>	<a href="#">H5475</a>	<a href="#">H6191</a>			
				עַל-	
				צְפוֹנִיָּה:	
				—	
				<a href="#">H6845</a>	

तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरुद्ध गुप्त योजनाहरू बनाउँदैछन्। तपाईंका शत्रुहरूले ती तपाईंके प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।

יְהוָה	שָׁם	יִזְכֵּר	וְלֹא	מִגּוֹי	וּנְכַחֲדֵם	לְכוּ	אֲמַרְוּ	4
—	—	—	—	—	—	तपाईंको-विरुद्ध-मित्रता-गर्छन्	किनभने-तिनीहरूले-एक-मनले	
<a href="#">H3478</a>	<a href="#">H8034</a>	<a href="#">H2142</a>	<a href="#">H3808</a>		<a href="#">H3582</a>	<a href="#">H3212</a>	<a href="#">H0559</a>	
							עוֹד:	
							—	
							<a href="#">H5750</a>	

ती शत्रुहरू भन्दैछन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वस्त गरीदिउँ। तब कसैले पनि ‘इसाएल को’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”

יְהוָה	בְּרִית	עֲלֵיךָ	יַחַדְוּ	לְבָ	נוֹעֲצֵנוּ	כִּי	5
—	—	—	र-हाग्रीहरू	मोआब	इश्माएलीहरू	एदोमका-तम्बूहरू	
<a href="#">H3772</a>	<a href="#">H1285</a>				<a href="#">H3289</a>		

परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन् तपाईं र तपाईंको करार विरुद्ध लडाईं गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो। 6-7 ती शत्रुहरू हामीसँग लडनलाई एकजुट भएका छन् प्रदोम, इश्माएली मानिसहरू, मोआब अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू, एमालीहरू, पलिशतीहरू, अनि टायरमा बस्ने जनसमूह। ती सबै हामीसँग लडनलाई एकजुट भएका छन्।

וְהַגְרִים:	מוֹאָב	וְיִשְׁמְעֵאלִים	אֲדוֹמִים	אֲחֻזִּי	6
सोरका-बासिन्दाहरूसहित	पलिशती	र-अमालेक	अम्मोन	ग्वाल	
<a href="#">H1905</a>	<a href="#">H4124</a>	<a href="#">H3459</a>	<a href="#">H0123</a>	<a href="#">H0168</a>	

7 גבול, ועמון, ועמלק, פלשת, עם-ישיבי, צור: 7  
 — — — — —  
 H6865 H3427 H6429 H6002 H5983 H1381

8 גם-אשור, גלגל, עמם, היו, זרוע, לבני-לוט, סלה: 8  
 — — — — —  
 H5542 H3876 H2220 H1961 H0804 H1571

असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे। तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।

9 עשה-להם, כמדון, כסירא, כיבין, בנחל, קישון: 9  
 — — — — —  
 H7028 H2985 H5516 H4080 H1992

परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्, सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।

10 גשמו, בעין-רוא, היו, לארמה: 10  
 — — — — —  
 H0127 H1828 H1961 H5874 H8045

तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो। अनि तिनीहरूका सारा शरीरहरू भूँइँमा सडी रह्यो।

11 שיתמו, גדיבמו, כערב, וכואב, וכזבח, וכצלמנע, כל-נסिकמו: 11  
 — — — — —  
 H3605 H6759 H2078 H2062 H6159 H5081 H7896

परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुत्रामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।

12 אשור, אמרו, גירשה, לנו, את, נאות: 12  
 — — — — —  
 H4999 H0853 H3423 H0559

אלהים:  
 —  
 H0430

हे परमेश्वर, ती मानिसहरूले हामीलाई तपाईंको यो जमीनबाट खेदुन चाहन्छन्।

13 אלהי, שיתמו, כנלגל, כקש, לפני-רוח, רूच: 13  
 — — — — —  
 H7307 H6440 H7179 H1534 H7896 H0430

तिनीहरूलाई हावाले उडाएर लैजान। मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस्, हावाले पराललाई छिन्नभिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।

14 כאש, תבער-יער, וכלהכה, תלהט, הרים: 14  
 — — — — —  
 H2022 H3857 H3852 H0784

जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्। उढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।

15 גן, תרדפם, בסערה, ובסופתה, תבללם: 15  
 — — — — —  
 H0926 H7291

हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्। हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।

16 מלא, פנייהם, קלון, ויבקשי, שמנה, יהנה: 16  
 — — — — —  
 H3068 H8034 H1245 H7036 H6440 H4390

परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्। त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।

וַיִּאָכְרוּ:	וַיִּחַכְרוּ	עַד	עַד־	וַיִּבְחָלוּ	יִבְשׁוּ
र-नाश-होउन्	र-अपमानित-होउन्	सदाको-लागि	सदासर्वदा	र-त्रासित-होउन्	तिनीहरू-लज्जित-होउन्
<a href="#">H0006</a>	<a href="#">H2659</a>	<a href="#">H5704</a>	<a href="#">H5703</a>	<a href="#">H0926</a>	<a href="#">H0954</a>

17

हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्। तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।

הָאָרֶץ:	כָּל-	עַל-	עֲלִיוֹן	לְבַרְךָ	יְהוָה	שְׁמִךְ	אֵתָּה	כִּי-	וַיִּדְעוּ
पृथ्वीमाथि	सम्पूर्ण	सम्पूर्ण	सर्वोच्च	मात्र-हुनुहुन्छ	परमप्रभु	जसको-नाम	तपाईं	कि	र-तिनीहरूले-जानून्
<a href="#">H0776</a>	<a href="#">H3605</a>		<a href="#">H0905</a>	<a href="#">H3068</a>	<a href="#">H8034</a>				<a href="#">H3045</a>

18

तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन्, तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।